



प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्

## पदपूर्ति समिति

सानोठिमी, भक्तपुरको

### प्राविधिक तथा प्रशिक्षण सेवा, पर्यटन प्राविधिक प्रशिक्षण समूह, होटल र रेस्टुरा व्यवस्थापन उपसमूह सहायकस्तर प्रथम श्रेणी फुड एण्ड वेभरेज सहायक प्रशिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम

सेवा : प्राविधिक तथा प्रशिक्षण	समूह : पर्यटन प्राविधिक प्रशिक्षण	उपसमूह : होटल र रेस्टुरा व्यवस्थापन
पद : फुड एण्ड वेभरेज सहायक प्रशिक्षक	स्तर : सहायकस्तर प्रथम श्रेणी	किसिम : खुला
पाठ्यक्रमको रूपरेखा : यस पाठ्यक्रमको आधारमा निम्नानुसार दुई चरणमा परीक्षा लिइनेछ।		

प्रथम चरण : लिखित परीक्षा

द्वितीय चरण : (क) कम्प्युटर दक्षता परीक्षण  
(ख) अन्तरवार्ता

पूर्णाङ्क : २००

पूर्णाङ्क : १०

पूर्णाङ्क : ३०

प्रथम चरण : लिखित परीक्षा

पत्र	विषय	पूर्णाङ्क	उत्तीर्णाङ्क	परीक्षा प्रणाली	प्रश्न संख्या × अंक भार	समय
प्रथम	खण्ड “क” सामान्य ज्ञान	१००	४०	वस्तुगत (Objective) : बहुवैकल्पिक प्रश्न (Multiple Choice Questions)	१० प्रश्न×२ अङ्क	२० मिनेट
	खण्ड “ख” परिषदको सेवा सम्बन्धी विषय र कानूनी व्यवस्था			विषयगत (Subjective): छोटो उत्तर	१२ प्रश्न×५ अङ्क	
	खण्ड “ग” सेवा सम्बन्धी			वस्तुगत (Objective) : बहुवैकल्पिक प्रश्न (Multiple Choice questions)	५० प्रश्न×२ अङ्क	१ घण्टा ४० मिनेट
द्वितीय	सेवा सम्बन्धी	१००	४०	तालीका (२)	५० प्रश्न×२ अङ्क	४५ मिनेट

### द्वितीय चरण : कम्प्युटर दक्षता परीक्षण र अन्तरवार्ता

विषय	पूर्णाङ्क	परीक्षा प्रणाली	समय
कम्प्युटर दक्षता परीक्षण	१०	प्रयोगात्मक (Practical)	१५ मिनेट
अन्तरवार्ता	३०	मौखिक (Interview)	

माथि उल्लेखित प्रथम पत्रका परीक्षा एकै सिफटमा हुनेछ। खण्ड “ग” सेवा सम्बन्धी विषयको विषयगत परीक्षा पश्चात वस्तुगत परीक्षा हुनेछ।

#### द्रष्टव्य :

- यो पाठ्यक्रमको योजनालाई प्रथम चरण र द्वितीय चरण गरी दुई भागमा विभाजन गरिएको छ।
- माथि उल्लेखित सेवा अन्तर्गतका समूह उप-सम्हारहरूको खुला/आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम उपर्युक्त बमोजिम हुनेछ।
- लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रेजी अथवा नेपाली र अंग्रेजी द्वारा हुनेछ।
- वस्तुगत बहुवैकल्पिक (Multiple choice) प्रश्नहरूको गलत उत्तर दिएका प्रत्येक गलत उत्तर वापत २० प्रतिशत अङ्क कट्टा गरिनेछ। तर उत्तर नदिएमा त्यस वापत अङ्क दिइने छैन र अङ्क पनि कट्टा गरिने छैन।
- वस्तुगत बहुउत्तर हुने परीक्षामा परीक्षार्थीले उत्तर लेख्दा अंग्रेजी ढुलो अक्षर (Capital letter) A,B,C,D मा लेख्नुपर्नेछ। सानो अक्षर (Small letter) a,b,c,d लेखेको वा अन्य कुनै संकेत गरेको भए सबै उत्तरपुस्तिका रद्द हुनेछ।
- बहुवैकल्पिक प्रश्नहरू हुने परीक्षामा कुनै प्रकारको क्याल्कुलेटर प्रयोग गर्न आइने छैन।
- विषयगत प्रश्नका लागि तोकिएका अंकका हकमा एउटा लामो प्रश्न वा एउटै प्रश्नका दुई वा दुई भन्दा बढी भाग वा एउटै प्रश्न अन्तर्गत दुई वा बढी टिप्पणीहरू सोधन सकिनेछ।
- परीक्षामा सोधिने प्रश्नसंख्या, अंक र अङ्कभार यथासम्भव सम्बन्धित पत्र / विषयमा दिइए अनुसार हुनेछ।
- परीक्षामा परीक्षार्थीले मोबाइल वा यस्तै प्रकारका विद्युतीय उपकरण परीक्षा हलमा लैजान पाइने छैन।
- विषयगत प्रश्न हुने प्रत्येक हकमा प्रत्येक खण्डका लागि छुट्टाछुट्टै उत्तरपुस्तिकाहरू हुनेछन्। परीक्षार्थीले प्रत्येक खण्डका प्रश्नहरूको उत्तर सोही खण्डको उत्तरपुस्तिकामा लेख्नु पर्नेछ।
- यस पाठ्यक्रम योजना अन्तर्गतका पत्र/विषयका विषयवस्तुमा जेसुकै लेखिएको भए तापनि पाठ्यक्रममा परेका कानून, ऐन, नियम तथा नीतिहरू परीक्षाको मितिभन्दा ३ (तीन) महिना अगाडि (संशोधन भएका वा संशोधन भई हटाइएका वा थप गरी संशोधन भई) कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्भन्नु पर्दछ।
- प्रथम चरणको लिखित परीक्षाबाट छानौट भएका उम्मेदवारहरूलाई मात्र द्वितीय चरणमा सम्मिलित गराइनेछ।
- प्रथम चरणको लिखित परीक्षामा छानौट भएका उम्मेदवारहरूको प्राप्ताङ्क र द्वितीय चरणको कम्प्युटर परीक्षण र अन्तरवार्ताको कूल अङ्क योगका आधारमा अन्तिम परीक्षाफल प्रकाशित गरिनेछ।
- यसभन्दा अगाडि लागू भएको माथि उल्लेखित पद, सेवा, समूह, उपसमूहको पाठ्यक्रम खारेज गरिएको छ।
- परीक्षा योजना र पाठ्यक्रम संशोधन मिति :



प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्

## पदपूर्ति समिति

सानोठिमी, भक्तपुरको

प्राविधिक तथा प्रशिक्षण सेवा, पर्यटन प्राविधिक प्रशिक्षण समूह, होटल रेस्टुरेण्ट व्यवस्थापन उपसमूह  
सहायकस्तर प्रथम श्रेणी फुड एण्ड वेभरेज सहायक प्रशिक्षक पदको  
खुला प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम

### प्रथम पत्र :

सामान्य ज्ञान, परिषद्को सेवा सम्बन्धी विषय र कानूनी व्यवस्था र सेवा सम्बन्धी पूर्णाङ्ग : १००

#### खण्ड “क” सामान्य ज्ञान

$10 \times 2 = 20$

१. नेपालको भौगोलिक, ऐतिहासिक, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक अवस्था र खेलकुद सम्बन्धी जानकारी
२. भौगोलिक आधारमा नेपालको विभाजन र प्रत्येक भागका विशेषताहरू, नेपालको प्राकृतिक सम्पदा, जलस्रोत, पहाडहरू, खानी, जलवायु
३. वातावरण प्रदूषणका कारणहरू र यसबाट हुने खतराहरू, वातावरण स्वच्छ र सन्तुलित राख्ने उपायहरू, शहरीकरण र जनसङ्ख्या वृद्धि तथा वातावरणको सम्बन्ध
४. विज्ञान प्रविधि सम्बन्धी महत्वपूर्ण उपलब्धि सम्बन्धी जानकारी
५. नेपालको परराष्ट्र सम्बन्ध, सार्क र संयुक्त राष्ट्रसङ्घ सम्बन्धी जानकारी
६. राष्ट्रिय समसामयिक घटना सम्बन्धी जानकारी

#### खण्ड “ख”

परिषद्को सेवा सम्बन्धी विषय र कानूनी व्यवस्था

$10 \times 2 = 20$

१. नेपालको संविधान (भाग १, ३, ५ र अनुसुचीहरू)
२. चालु आविधिक योजना सम्बन्धी जानकारी (परिच्छेद २ र ३ )
३. प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन, २०४५
४. भ्रष्टाचार निवारण ऐन, २०५९ (परिच्छेद २ कसूर र सजाय सम्बन्धी व्यवस्था)
५. प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद नियमावली, २०५१
६. प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी बिनियमावली, २०६९ ।
७. प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् आर्थिक प्रशासन सम्बन्धी बिनियमावली, २०६२ (परिच्छेद १ देखि ५ सम्म) ।
८. प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको पृष्ठभूमि, लक्ष्य र उद्देश्य ।

#### खण्ड “ग” : सेवा सम्बन्धी

$12 \times 5 = 60$

द्वितीय पत्रको सेवा सम्बन्धी विषयको पाठ्यक्रम नै पहिलो पत्रको खण्ड “ग” को पाठ्यक्रम हुनेछ ।



प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्

## पदपूर्ति समिति

सानोठिमी, भक्तपुरको

प्राविधिक तथा प्रशिक्षण सेवा, पर्यटन प्राविधिक प्रशिक्षण समूह, होटल रेस्टुरेण्ट व्यवस्थापन उपसमूह  
सहायकस्तर प्रथम श्रेणी फुड एण्ड बेभरेज सहायक प्रशिक्षक पदको  
खुला प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम

### द्वितीय पत्र : सेवा सम्बन्धी विषय

पूर्णाङ्क १००

#### 1. Hospitality Sectors

- Introduction
- Nature and Feature of Hospitality
- Sectors of Hospitality Industry
- Acts, rules and regulations related to hospitality industry in Nepal
- Roles of hospitality industry in national economy
- Relationship between hospitality industry and tourism
- Introduction to Hotel
- Classification of hotel
  - On the basis of location
  - On the basis of size
  - On the basis of management
  - On the basis of service standard
- Organization chart of hotel
- Functional and operation department of hotel

#### 2. Introduction of Food and Beverage Service

- Introduction of F&B service
- Organization chart of F&B service department
- Duties and responsibilities of F&B service personnel
- Personal attributes of a good F&B service staffs
- Types of F&B service
- Different Food and Beverage Outlets

#### 3. Hygiene

- Introduction
- Importance of hygiene
- Types of hygiene
  - Personal hygiene
  - Food hygiene
  - Operational hygiene
- Food contamination
- Cross contamination
- Bacterial contamination
- Chemical contamination
- Food poisoning
  - Causes of Food Poisoning
  - Prevention of Food Poisoning
- HACCP
  - Introduction
  - Principles
- Storage of Food
- Food Preservation

#### **4. Menu**

- Concept and meaning of the menu
- Types of menu
- Function of menu
- French classical menu
- Structure of menu
- Sequence of courses
- Dishes and accompaniments

#### **5. Cover**

- Types of cover and layout
- Rules for laying cover
- Table accompaniments

#### **6. Order Taking**

- Present menu
- Take beverage order
- Take food order/ Take an order
- Prepare K.O.T/ B.O.T
- Arrange set up as per order

#### **7. Service of Breakfast**

- Introduction
- Types of Breakfast
  - Indian breakfast
  - Nepali breakfast
  - Continental breakfast
  - American breakfast
  - English breakfast

#### **8. Food and Beverage Service Equipment**

- Cutlery
- Crockery
- Tableware
- Hollowware
- Glassware
- Bar utensils
- Linen and Furniture
  - Restaurant table and chair and their size
  - Types of linen
  - Different size of restaurant linens
  - Size of table with appropriate table cloth size
  - Napkins
  - Sideboard/Dummy waiter/Side station setup

#### **9. Sequence of Food and Beverage Service**

##### **9.1 Preparation for service**

- Mise-en-place
- Mise-en-scene
- Briefing and de-briefing

##### **9.2 Sequence of service**

- 9.3 Service of tea and coffee
- 9.4 Service of Wine
- 9.5 Service of beer
- 9.6 Service of liqueur, port and brandy
- 9.7 Storage of food and beverages
  - Dry storage
  - Chill storage
  - Frozen storage

## **10. Beverages**

- Definition
- Classification of beverages
- Process of obtaining alcohol
- Cocktails and Mock-tails
  - Introduction
  - Methods of preparing cocktails and mock-tails
  - Recipe of cocktail and mocktail

## **11. Food and Beverage Control System**

- Introduction
- Importance
- K.O.T/B.O.T
- Bin Card
- Purchase Requisition
- Standard Yield
- Standard Recipe

## **12. Handling Guest Complaint**

- Introduction
- Importance of handling complaint
- Techniques of handling customer complaints
- Reasons of complain
- Bidding farewell to guests

## **13. Customer relations and sales techniques**

- Up selling
- Suggestive selling

## **14. Concept of first aid and safety precaution**

- Introduction
- First Aid Box
- First Aid some common problems

॥ समाप्त ॥



प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्  
**पदपूर्ति समिति**  
 सानोठिमी, भक्तपुर ।

**प्राविधिक तथा प्रशिक्षण सेवा, पर्यटन प्राविधिक प्रशिक्षण समूह, होटल रेस्टरेण्ट व्यवस्थापन उपसमूह  
 सहायकस्तर प्रथम श्रेणी फुड एण्ड वेभरेज सहायक प्रशिक्षक पदको  
 प्रयोगात्मक कम्प्युटर दक्षता परीक्षणको पाठ्यक्रम**

**विषय : कम्प्युटर दक्षता परीक्षण**

**पाठ्यक्रमको उद्देश्य :**

आजको बैज्ञानिक युगमा दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्या समाधानका लागि सूचना र संचार प्रविधिसँग परिचित र न्यूनतम ज्ञान सीप र धारणा भएको व्यक्ति हुन अपरिहार्यता रहेको छ । तसर्थ प्राविधिक शिक्षामा कर्मचारी छनौट गर्दा आधारभूत कम्प्युटर ज्ञान र सीप भएको व्यक्ति छनौट गर्न उपयुक्त हुने हुँदा अधिकृत स्तरका कर्मचारीहरुलाई पनि कम्प्युटर सम्बन्धी गर्नुपर्ने सामान्य समस्याहरु हल गर्ने क्षमता हुन अनिवार्य देखिन्छ । तसर्थ अधिकृतस्तरका पदहरुको खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको द्वितीय चरणमा कम्प्युटर दक्षता परीक्षण प्रयोगात्मक परीक्षा समावेश गरिएको हो ।

**प्रयोगात्मक परीक्षा योजना (Practical Examination Scheme)**

विषय	पूर्णाङ्क	परीक्षा प्रणाली	विषयवस्तु शीर्षक	अङ्क	समय
कम्प्युटर दक्षता परीक्षण	१०	प्रयोगात्मक (Practical)	Devanagari Typing	२.५	५ मिनेट
			English Typing	२.५	५ मिनेट
			Windows basic and Word processing	५	५ मिनेट
जम्मा				१०	१५ मिनेट

**Contents**

1. **Windows Basic,**
  - a. Introduction to Graphical User Interface
  - b. Starting and shutting down Windows
  - c. Basic windows elements-Desktop, Taskbar, My Computer, Recycle Bin, etc
  - d. Concept of files and folders
2. **Word processing**
  - a. Creating, saving and opening documents
  - b. Typing in Devanagari and English
  - c. Text formation (font, size color, underline, italic, bold, etc) and paragraph formation (alignment, indentation, spacing)
  - d. Inserting header, footer, page number
  - e. Page setting (margin, page size, orientation), previewing and printing of documents.

॥ समाप्त ॥